

विधुतीय शुशासन को पहिलो प्रयास

आम नागरिकहरु लाइ केन्द्र बनाइ सूचना प्रबिधिको अधिकतम प्रयोग गरि छिटो छरितो, मितब्ययी, पारदर्शी र प्रभावकारीरूपमा सर्वसुलभरूपमा सेवा प्रदान गर्नु विधुतीय शुशासनको पालना गर्नु हो । सेवाको उदेश्य लिई केहिन केहि काम बोकी सरकारी प्रसासन समक्ष दिनहु नागरिकहरु दौड धुप गरिरहेका हुन्छन । अव्यवस्थित सरकारी प्रसासनिक प्रणाली को कारण दिनहु धेरै नागरिकहरु हरुले समयमा काम सम्पन्न नभएर दुख पाई रहेका हुन्छन यस्तो प्रणाली लाई परिवर्तन गर्दै विधुतीय प्रणालीको अधिकतम प्रयोग गरि शुशासन कायम गर्नु निकै चुनौतिपूर्ण छ यदपी नेपालको भौगोलिक अवस्था, यहाका दक्ष जनशक्ति को पहिचान र सहि सदुपयोग हुनसके विधुतीय शुशासन सम्भव छ ।

हतुवागढी गाउँपालिका पनि यस्तै भौगोलिक जटिलता बिचको दुर्गम जिल्ला, सहज प्रविधिको बिकाश गर्न नसकिने स्थान मध्य एक गाउँपालिकाको रूपमा लिन सकिन्छ । बिगतका केहि महिना सम्झिंदा विधुतीय शुशासन कायम गर्नु निकै कठिन थिए भन्दा फरक नपर्ला, स्थाई बिधुत नहुदा नेपाल टेलिकमको सिग्नल सम्म मुस्किल ले टिप्ने स्थान २५६Kbps ए.डी.एस.एल प्रणाली दुई तिन असेम्बल कम्प्युटर त्यो पनि केहि चालु अवस्था भने केहि बन्द । सोलार सिस्टम अटोमेटिक नहुनु ले झनै मुस्किल यो गाउँपालिका सहि शिप दक्ष प्राबिधिक को अभावमा विधुतीय प्रणाली स्थापना गर्नु “काग लाइ बेल” झै थियो र अहिले को अवस्था पनि यसै सहज भने छैन ।

राज्य को पुन संग्रचना पश्चात नयाँ संरचना र नया दरबन्दीले हतुवागढी लगाएतका अधिकांस गाउँपालिका नगरपालिका लाइ भने राहत भएको छ । LGCDP अन्तर्गतका सूचना प्रबिधि अधिकृत नियुक्ति भए संगै जटिलता बीच सम्भाव्यताको पहिचान गर्दै विधुतीय शुशासन, शुशासित प्रसासन कायम गर्न अथक प्रयास गरिरहेका छन्, पहिलो प्रयास स्वरूप अति सुस्त ADSL प्रणाली लाई प्रतिस्थापन गर्दै सूचना संचार लाई चुस्त स्फुर्त बनाउन निजि ISP कम्पनी “SUBISU” संग अनुरोध गरि SUBISU को स्टेशन हतुवागढी गाउँपालिका को सदरमुकाम घोडेदार बाजारमा स्थापित गर्न सक्षम भएको छौ । अहिले ५ Mbps गतिको इन्टरनेट ले समग्र समस्या निमित्त्यां नगरेपनि केहि हद सम्म राहत भने दिई नै रहेको छ । दोश्रो प्रयास स्वरूप अब्यवस्थित कम्प्युटर प्रणालीहरुलाई ब्यवस्थित गरिएको छ अहिले अपुग कम्प्युटर थप गरि लगभग सम्पूर्ण कर्मचारीहरुलाई कम्प्युटर प्रणालीमा काम गर्न उत्प्रेरित गरिरहेका छौ । सुरक्षा प्रणाली ब्यबस्थापन गर्न CCTV को जडान गरिरहेका छौ, सूचना पारदर्शी बनाउन विधुतीय सूचना पार्टी को ब्यबस्था गरेका छौ । इन्टरनेट को उचित ब्यबस्थापन गर्न Mikrotik RouterBoard प्रयोग मा ल्याएका छौ । आम उपभोक्ता लाइ लक्षित गरि hotspot Zone को निर्माण गर्न उपकरणहरु खरिद गरि सकेका छौ तर बिबिध कारण संचालन भने गर्न सकेका छैनोउ । आउने आर्थिक बर्ष २०७५/२०७६ भित्र यी यावत समस्याको सम्बोधन गर्ने र सम्पूर्ण सूचना प्रबिधिका आवश्यक प्रणाली लाई संचालनमा ल्याई शुशासित प्रसासन स्थापना गर्ने उदेश्य लिएका छौ ।

विधुतीय प्रबिधिको ब्यबस्थापन, प्रयोग संगै समग्र गाउँपालिका र राज्यले बिकसित गरेका प्रणाली हरुको उचित प्रयोग गर्न सक्षम भएको यस गाउँपालिका विधुतीय शुशासन कायमगरि राज्यका हर एक प्रणाली भित्र रही एसको उच्चतम प्रयोग र सदुपयोग गर्नमा सक्षम भएको छन । जसले गर्दा सरकारी काम काज मा शुशासन ल्याई सम्रिद्धि को बाटोमा हातेमालो गर्दै अगाडी बढिरहेको छ ।



तस्बिर : कार्यालयमा कम्प्युटर ब्यबस्थापन



तस्बिर : कार्यालयमा नेटवर्क तथा कम्प्युटर मर्मत ब्यबस्थापन



तस्बिर : कार्यालयमा नेटवर्क तथा कम्प्युटर मर्मत ब्यबस्थापन



तस्बिर : कार्यालयमा internet / solar system ब्यबस्थापन



तस्बिर : कार्यालयमा Backup / Invertor ब्यबस्थापन



तस्बिर : वडा कार्यालयमा इन्टरनेट जडान तथा ब्यबस्थापन